

१४. ऋणको साँवा भुक्तानी: यो ऋणको साँवाको भुक्तानी २०५० साल पौष ४ गते-पछि दिइनेछ ।
१५. ऋणको भुक्तानी दिने ठाउँ: यो ऋणको साँवा र ब्याज दरखास्तवालाको सुविधा अनुसार राष्ट्र बैंक वा त्यसको एजेन्टभार्फत भुक्तानी दिइनेछ ।
१६. ऋणसम्बन्धी व्यवस्था: यो ऋणको व्यवस्था र तत्सम्बन्धी सबै कारवाई नेपाल राष्ट्र बैंक राष्ट्रऋण विभागले गर्नेछ ।
१७. ऋणपत्र खरीद गर्ने अधिकार: यस ऋणको ऋणपत्रहरू खरीद गर्ने अधिकार जुनसुकै व्यक्तिलाई पनि हुनेछ ।
१८. कर नलान्ने: यो ऋणबाट प्राप्त ब्याजमा आयकर छुट दिइएको छ ।
१९. ऋणसम्बन्धी कानूनी कारवाई: यो ऋणसम्बन्धी कानूनी कारवाई प्रचलित नेपाल कानून बमोजिम हुनेछ ।

आज्ञाले,

कर्णध्वज अधिकारी

श्री ५ को सरकारको सचिव

श्री ५ को सरकार

अर्थ मन्त्रालयको

सूचना

राष्ट्रऋण ऐन, २०१७ को दफा ३ ले दिएको अधिकार प्रयोग गरी श्री ५ को सरकारले राष्ट्रऋण नियमहरू, २०२० को नियम ४ को उप-नियम (१) बमोजिम राष्ट्रऋण उठाउन ऋणपत्र निष्काशित गर्न यो सूचना प्रकाशित गरेको छ ।

सो ऋणपत्रको जम्मा मूल्य, भुक्तानी अवधि, ब्याजको दर, ब्याज भुक्तानी समय र अन्य शर्तहरू निम्नबमोजिम खुलाइएको छ ।

१. ऋणको नाम: यस ऋणको नाम "विकास ऋण २०५१" रहेको छ ।
२. ऋणको उद्देश्य: विभिन्न विकास योजनाहरूलाई चाहिने खर्च पूर्ति गर्नको लागि यो ऋण उठाइएको छ ।
३. निष्काशित ऋणको रकम: यो ऋणको जम्मा रकम रु. ४,००,००,०००/- (रु. चार करोड) मात्रको हुनेछ ।
४. ऋणको व्ययभार: यो ऋणको व्ययभार श्री ५ को सरकारको संचित कोष प्रति हुनेछ ।

आधिकारिकता मुद्रण विभागबाट प्रमाणित गरिएपछि मात्र लागु हुनेछ।

५. ऋणको प्रकार: यो ऋणको ऋणपत्र कम्तिमा रु. २५१- वा २५१- को गुणन-फल (Multiple) ले भाग गर्दा निःशेष हुने अङ्कको स्टक वा २५१-, ५०१-, १००१-, १,०००१-, १०,०००१- वा १,००,०००१- दरको प्रमिशरी नोटको रूपमा लिन पाइनेछ ।
६. ऋणपत्रको बिक्री अवधि: यो ऋणपत्रहरूको बिक्री अवधि २०३९ साल मार्ग २० गतेदेखि पौष ४ गतेसम्मको हुनेछ तर आवश्यक देखिएमा सो समय अगावै पनि बिक्री बन्द गर्न सकिनेछ ।
७. ऋणपत्रको बिक्री मूल्य: ऋणपत्रमा उल्लेख गरे बमोजिम पूरापुर मूल्यमा ऋण-पत्रहरू बिक्री हुनेछ ।
८. ऋणपत्र खरीद गर्न दरखास्त दिनुपर्ने:
- (१) ऋणपत्र खरीद गर्नको लागि नेपाल राष्ट्र बैङ्कले तोकिएको ढाँचामा राष्ट्र बैङ्क वा त्यसको एजेन्ट सरह भै काम गर्ने अन्य कार्यालयमा दरखास्त दिन सकिनेछ ।
 - (२) उप-दफा (१) बमोजिम दरखास्त दिँदा जतिको ऋणपत्र खरीद गर्न चाहेको छ त्यसको पूरा रकम सो कार्यालयमा बुझाई त्यसको रसीद दरखास्त साथै पेश गर्नु पर्नेछ ।
 - (३) दरखास्त फाराम निःशुल्क पाइनेछ ।
९. बढी रकम स्वीकार गर्ने नगर्ने अधिकार : चाहिएकोभन्दा बढी ऋण प्राप्त भएमा त्यसलाई स्वीकार गर्ने नगर्ने अधिकार श्री ५ को सरकारको हुनेछ ।
१०. बाँडफाँड गर्ने अधिकार : प्राप्त ऋणपत्रहरूको बाँडफाँड गर्ने अधिकार राष्ट्र बैंकलाई प्रदान गरिएको छ ।
११. स्वीकृत नभएको ऋण फिर्ता हुने : स्वीकृत नभएको रकम नेपाल राष्ट्र बैंकबाट यथाशीघ्र दरखास्तवालालाई फिर्ता दिइनेछ । यसरी फिर्ता भएको रकममा ब्याज दिइनेछैन ।
१२. स्वीकृत ऋणको प्रमाणपत्र दिने : स्वीकृत भएको ऋणको प्रमाणपत्र स्टक सर्टिफिकेट वा प्रमिशरी नोटको रूपमा दरखास्तवालाको माग अनुसार दिइनेछ । दरखास्त-वालाले यो कुरा उल्लेख नगरेमा ऋणपत्र स्टककै रूपमा दिइनेछ ।
१३. ऋणको ब्याज : ऋणको ब्याज राष्ट्र बैंक वा सो बैंकको एजेन्ट सरह भै काम गर्ने अन्य कार्यालयले रकम बुझेर लिएको मितिदेखि नै वार्षिक सयकडा १० $\frac{१}{२}$ का दरले दिइनेछ ।

४६४

आधिकारिकता मुद्रण विभागबाट प्रमाणित गरिएपछि मात्र लागु हुनेछ।

१४. ऋणको साँवा भुक्तानी : यो ऋणको साँवाको भुक्तानी २०५१ साल पौष ४ गते पछि दिइनेछ ।
१५. ऋणको भुक्तानी दिने ठाउँ : यो ऋणको साँवा र ब्याज दरखास्तवालाको सुविधा अनुसार राष्ट्र बैंक वा त्यसको एजेन्टमार्फत भुक्तानी दिइनेछ ।
१६. ऋणसम्बन्धी व्यवस्था : यो ऋणको व्यवस्था र तत्सम्बन्धी सबै कारवाई नेपाल राष्ट्र बैंक राष्ट्रऋण विभागले गर्नेछ ।
१७. ऋणपत्र खरीद गर्ने अधिकार : यस ऋणको ऋणपत्रहरू खरीद गर्ने अधिकार जुनसुकै व्यक्तिलाई पनि हुनेछ ।
१८. कर नलान्ने : यो ऋणबाट प्राप्त ब्याजमा आयकर छुट दिइएको छ ।
१९. ऋणसम्बन्धी कानूनी कारवाई : यो ऋणसम्बन्धी कानूनी कारवाई प्रचलित नेपाल कानून बमोजिम हुनेछ ।

आज्ञाले,
कर्णध्वज अधिकारी
श्री ५ को सरकारको सचिव

श्री ५ को सरकारको छापाखाना, सिंहदरबार, काठमाडौंमा मुद्रित ।

आधिकारिकता मुद्रण विभागबाट प्रमाणित गरिएपछि मात्र लागु हुनेछ।

५० सतिदास पाय ४ तिला... पुनः तर सावधाने...
पनि चिकी वज्र धर्मे सहितेक । छंफ निमालनी जलिया कर्क इया लार्न

(२) कृषि-विकास (१) कृषि-विकास विभाग, जलिको प्रमुखता करीव गर्ने

६. बड़ी रकम स्वीकार करने वाले अधिकार : चाहिएकीभरवा बड़ी रकम प्राप्त करनेवा स्वयंसाई अधिकार को अपने अधिकार श्री ५ को सरकारको देना ।

११. स्वीकृत नमूनाको प्रमाणित गर्ने : स्वीकृत नमूनाको रकम नेपाल राज्य बैंकबाट
प्रवासीहरूको खातामा जमा गर्ने छिन् । यसरी प्राप्त गर्ने रकमको रकममा ब्याज
बिहिन रहनेछ ।

894

आधिकारिकता मुद्रण विभागबाट प्रमाणित गरिएपछि मात्र लागू हुनेछ।